



Panasonic

Panasonic




## TXD2SA-L-9V-4-X

भाग संख्या:	TXD2SA-L-9V-4-X
निर्माता / ब्रान्ड:	Panasonic
उत्पादन विवरण	RELAY GEN PURP DPDT 10MA 10V
डेटासेटहरू:	 TXD2SA-L-9V-4-X.pdf
RoHs स्थिति	 लीड फ्री / RoHS अनुपालन
बाट पठाउनुहोस्	हंगकंग
दुबानी मार्ग	DHL/Fedex/TNT/UPS/EMS

उद्धरणको लागि अनुरोध

छवि प्रतिनिधित्व हुन सक्छ। उत्पादन विवरणहरूको लागि निर्दिष्टताहरू हेर्नुहोस्।













## TXD2SA-L-9V-4-X को निर्दिष्टीकरण

भाग संख्या	TXD2SA-L-9V-4-X
निर्माता	Panasonic
विवरण	RELAY GEN PURP DPDT 10MA 10V
लीड नि: शुल्क स्थिति / ROHS स्थिति	लीड फ्री / RoHS अनुपालन
डाटा पाना	 TXD2SA-L-9V-4-X.pdf
भोल्टेज खोलुनुहोस् (अधिकतम)	6.75 VDC
भोल्टेज बन्द गर्नुहोस् (मिनेट)	-
समाप्ति शैली	Gull Wing
भोल्टेज स्विच गर्दै	10VDC - Max
श्रृंखला	TX-D
रिलीज समय	4ms
रिले टाइप	General Purpose
प्याकेजिङ	Tape & Reel (TR)
परिचालन तापमान	-40°C ~ 85°C
सञ्चालन समय	4ms
माउन्टिंग प्रकार	Surface Mount
नमी संवेदनशीलता स्तर (एमएसएल)	4 (72 Hours)
निर्माता मानक लीड टाइम	14 Weeks
लीड नि: शुल्क स्थिति / ROHS स्थिति	Lead free / RoHS Compliant
विशेषताहरू	Sealed - Fully
विस्तृत विवरण	General Purpose Relay DPDT (2 Form C) Surface Mount
सम्पर्क मूल्याङ्कन (हालको)	10mA
सम्पर्क सामग्री	Silver Palladium (AgPd), Gold (Au)
सम्पर्क फारम	DPDT (2 Form C)
कोइल भोल्टेज	9VDC
कुंडल प्रकार	Latching, Single Coil
कुंडल प्रतिरोध	352 Ohms
कुंडल पावर	230 mW
कोइल हाल	25.6mA

## सम्बन्धित ट्यागहरू

Panasonic TXD2SA-L-9V-4-X	TXD2SA-L-9V-4-X वितरक	TXD2SA-L-9V-4-X आपूर्तिकर्ता
TXD2SA-L-9V-4-X मूल्य	TXD2SA-L-9V-4-X चित्रहरू	TXD2SA-L-9V-4-X छवि
TXD2SA-L-9V-4-X PDF डाटाशीट	TXD2SA-L-9V-4-X डाटाशीट डाउनलोड गर्नुहोस्	TXD2SA-L-9V-4-X डाटाशीट
TXD2SA-L-9V-4-X स्टक	TXD2SA-L-9V-4-X खरीद गर्नुहोस्	Panasonic TXD2SA-L-9V-4-X खरीद गर्नुहोस्
Panasonic TXD2SA-L-9V-4-X	Panasonic आपूर्तिकर्ता	Panasonic वितरक
Panasonic TXD2SA-L-9V-4-X	Panasonic - Consumer Division TXD2SA-L-9V-4-X	Panasonic - Consumer Electronics Corp. TXD2SA-L-9V-4-X
Panasonic Battery Group TXD2SA-L-9V-4-X	Panasonic Electric Works - ACSD TXD2SA-L-9V-4-X	Panasonic Electronic Components - Semiconductor Pr TXD2SA-L-9V-4-X
Panasonic - ATG TXD2SA-L-9V-4-X	Panasonic - BSG TXD2SA-L-9V-4-X	Panasonic - DTG TXD2SA-L-9V-4-X
Panasonic Electric Works TXD2SA-L-9V-4-X	Panasonic Electronic Components TXD2SA-L-9V-4-X	Panasonic Industrial Automation Sales TXD2SA-L-9V-4-X
Panasonic Semiconductor TXD2SA-L-9V-4-X		

## सम्बन्धित उत्पादनहरू

 <p><b>TXD2SA-L-9V-3-X</b> निर्माताहरू: Panasonic विवरण: RELAY GEN PURPOSE DPDT 2A 220V स्टकमा: Out stock</p> <p><b>RFQ</b></p>	 <p><b>TXD2SA-L-9V-Z</b> निर्माताहरू: Panasonic विवरण: RELAY GEN PURPOSE DPDT 2A 220V स्टकमा: Out stock</p> <p><b>RFQ</b></p>
 <p><b>TXD2SA-L-9V-3-Z</b> निर्माताहरू: Panasonic विवरण: RELAY GEN PURPOSE DPDT 2A 220V स्टकमा: Out stock</p> <p><b>RFQ</b></p>	 <p><b>TXD2SA-L-9V-3</b> निर्माताहरू: Panasonic विवरण: RELAY GEN PURPOSE DPDT 2A 220V स्टकमा: Out stock</p> <p><b>RFQ</b></p>
 <p><b>TXD2SL-12V-Z</b> निर्माताहरू: Panasonic विवरण: RELAY GEN PURPOSE DPDT 2A 220V स्टकमा: Out stock</p> <p><b>RFQ</b></p>	 <p><b>TXD2SA-L-9V-X</b> निर्माताहरू: Panasonic विवरण: RELAY GEN PURPOSE DPDT 2A 220V स्टकमा: Out stock</p> <p><b>RFQ</b></p>
 <p><b>TXD2SL-24V</b> निर्माताहरू: Panasonic विवरण: RELAY GEN PURPOSE DPDT 2A 220V स्टकमा: Out stock</p> <p><b>RFQ</b></p>	 <p><b>TXD2SA-L-9V-4</b> निर्माताहरू: Panasonic विवरण: RELAY GEN PURP DPDT 10MA 10V स्टकमा: Out stock</p> <p><b>RFQ</b></p>
 <p><b>TXD2SA-L-9V-4-Z</b> निर्माताहरू: Panasonic विवरण: RELAY GEN PURP DPDT 10MA 10V स्टकमा: Out stock</p> <p><b>RFQ</b></p>	 <p><b>TXD2SA-L-9V</b> निर्माताहरू: Panasonic विवरण: RELAY GEN PURPOSE DPDT 2A 220V स्टकमा: 40 pcs</p> <p><b>RFQ</b></p>
 <p><b>TXD2SA-L-6V-Z</b> निर्माताहरू: Panasonic विवरण: RELAY GEN PURPOSE DPDT 2A 220V स्टकमा: Out stock</p> <p><b>RFQ</b></p>	 <p><b>TXD2SL-12V</b> निर्माताहरू: Panasonic विवरण: RELAY GEN PURPOSE DPDT 2A 220V स्टकमा: Out stock</p> <p><b>RFQ</b></p>

